



भुम्लु गाँउपालिका
गाँउ कार्यपालिकाको कार्यालय
सल्ले भुम्लु काभ्रेपलाञ्चोक
स्था: २०७३

प=स ०७७।०७८

च=न M

मिति २०७७।०७।०६

भुम्लु गाउँपालिकाका अध्यक्ष गुमान ध्वज कुवँरको शुभकामना सन्देश ।

नेपालीहरूको महान चाड विजया दशमी शुभ दिपावली नेपाल संवत् ११४१ तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका र यस भुम्लु गाउँपालिकाका सम्पूर्ण आमा बुवा तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । दशैँ भन्नाले हाम्रो मन भित्रमा के कुरा उत्पन्न हुन्छ भने सबै भन्दा ठूलो दिन भन्ने हुन्छ । त्यसैले यस लाई नेपालीहरूले एक विशेष चाड नवरात्रीको दशौँ दिन वडा दशैँ हरेक बर्ष मनाउदै आईरहेका छौँ । मान्यजनहरूको हातबाट टिका लगाई आर्शिवाद लिएर घर पारिवारका सबै जना आफन्तजनहरूसगँ भेटघाट गर्ने संगै बसेर रमाइलो गर्ने गरिन्छ । सो अवसरमा शुभकामना अदान प्रदान छरछिमेकका विच भेटघाट पारिवारिक जम्का भेट पुनः मिलन हिर्दिकता र मित्रताका साथ मनाइने महान चाड वडा दशैँलाई लिने गरेको छौँ । तर यस वर्ष विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण बढ्न सक्ने भएकोले अधिल्लो बर्ष जस्तो दशैँ तथा तिहार आर्शिवाद थाप्न आफू पनि पाहुना नजाऔँ पहुनालाई नबोलाउन हुन म सम्पूर्ण भुम्लु बासीहरूमा हार्दिक अनुरोध गर्दछु । वडा दशैँको अवसरमा देश भन्दा बाहिर रहेका नेपाली दाजुभाई तथा दिदीबहिनी वडा दशैँको लागी विदा लिएर घर फर्कने चलन पनि थियो । तर यस पटक कोरोना माहामारीका कारणले त्यसो हुन सकेन । त्यसैले हामी जहाँ छौँ, त्यही बसेर चाडपर्व मनाउ र कोरोना भाईरसबाट आफू पनि बचौँ र अरुलाई पनि बचाउ । मानिस धेरै अभावमा पनि सुखी हुन सक्छ । हाम्रो शरीर स्वास्थ्य र निरोगी रहन हर प्रयास गर्नु आफ्नो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन नदिनु ताकी कुनै प्रकारको संक्रमण भाइरस व्याक्टरिया जस्तालाई प्रतिकार गर्ने क्षमता हाम्रो शरीरमा विकास गराउनु र हाम्रो स्वास्थ्यलाई बचाउनु हो । त्यस कारण आफ्नो र पारिवारको स्वास्थ्यप्रति ख्याल गरौँ । कोरोना भाइरसका कारणले सबै क्षेत्रमा प्रभाव पारेकोले चाडपर्वमा घरैमा बसेर पारिवारलाई ख्याल गर्दै आफ्ना छिमेकी, इस्टमित्र, साथीभाई, आफन्तजनलाई प्रतिकुल असर नपरोस् भनेर ध्यान दिने गरौँ । सधैँ जसो दशैँमा भेटघाट गरेर खाने पिउने रमाइलो गरिन्छ भने कतिपय घुम्नका लागी जाने गरिन्छ त्यसो नगरौँ भेटघाट होइन । हाल प्रयोगमा आएको प्रविधिको प्रयोग गरी शुभकामना दिने गरौँ । समृद्ध नेपाल सुखी नेपाली निर्माणको राष्ट्रिय सडकल्प पुरा गर्ने अभियानमा यस भुम्लु गाउँपालिका सिमित स्रोत साधन विच यो कोरोना भाइरसको विषम परिस्थितमा पनि लागी नै परेको छ । यस अभियानमा महान चाड वडा दशैँले हामी सबैमा थप उत्साह र प्रेरण दिन सकोस । यस सुवअवसरमा म बडा दशैँ तिहार नेपाल संवत् तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका र यस भुम्लु गाउँपालिकाका सम्पूर्ण आमा बुवा तथा दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । अन्तिममा कोरोना भाइरसका भाइरसका कारणले निधन हुनु भएका प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै संक्रमित सबैलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

धन्यवाद

गुमानध्वज कुवँर

अध्यक्ष